



झिमरुक गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
भ्यागुते, प्यूठान
नागरिक वडापत्र (Citizen Charter)

क्र.सं.	सेवा सुविधाको नाम	आवश्यक पर्ने कागजातहरू	सेवा सुविधा प्राप्त गर्न आवश्यक पर्ने प्रक्रिया	जिम्मेवार निकाय/सेवा प्रदान गर्ने अधिकारी/शाखा	दस्तुर	लाग्ने समय
१.	गैरसरकारी संस्था दर्ता	१) निवेदन २) संस्थाको विधान एक प्रति ३) सम्बन्धित वडाको सिफारिश ४) संस्थाका पदाधिकारीहरूको नागरिकता प्रमाणपत्रको प्रतिलिपि ५) कार्यसमिति गठन निर्णयको प्रतिलिपि	१) निवेदन दर्ता गर्ने २) तोक लगाउने ३) सम्बन्धित शाखाले दर्ता गरी प्रमाणपत्र उपलब्ध गराउने	प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा		सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
२.	गैरसरकारी संस्था नवीकरण सिफारिश	१) संस्थाको प्रगति प्रतिवेदन २) लेखा परीक्षण प्रतिवेदन ३) कर चुक्तासहितको निवेदन	१) निवेदन दर्ता गर्ने २) तोक लगाउने ३) सम्बन्धित कर्मचारीले सिफारिशपत्र उपलब्ध गराउने	प्रमुख प्रशासकीय अधिकृत/सामाजिक विकास शाखा		सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
३.	व्यक्तिगत सिफारिश	१) निवेदन २) सम्बन्धित वडाको सिफारिश ३) नागरिकता र आवश्यकतानुसारका प्रमाणपत्रको प्रतिलिपि	१) निवेदन दर्ता गर्ने २) प्रमुख प्रशासकीय अधिकृतद्वारा तोक लगाउने ३) सम्बन्धित कर्मचारीले सिफारिशपत्र उपलब्ध गराउने	गाउँपालिका अध्यक्ष/सामाजिक विकास शाखा		सोही दिन, सर्जिमिनको हकमा बढीमा ३ दिनभित्र
४.	प्राकृतिक प्रकोप सहायता	१) निवेदन २) प्रहरी सर्जिमिन मुचुल्का ३) सम्बन्धित वडाको सिफारिश	१) निवेदन दर्ता गर्ने २) तोक लगाउने ३) तोकिएको सहायता उपलब्ध गराउने	गाउँपालिका अध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/आर्थिक प्रशासन शाखा प्रमुख		सोही दिन, सर्जिमिनको हकमा बढीमा



झिमरुक गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
भ्यागुते, प्यूठान
नागरिक वडापत्र (Citizen Charter)

		४) प्रकोप सँग सम्बन्धित अन्य कागजात/फोटो			३ दिनभित्र
५.	बैंक खाता खोल्ने/बन्द गर्ने सिफारिश	१) खाता संचालन/बन्दका लागि खाता संचालन गर्ने पदाधिकारीहरुको नमूना दस्तखत कार्ड २) समितिको निर्णय ३) निवेदन ४) वडाको सिफारिश	१) निवेदन दर्ता गर्ने २) प्रमुख प्रशासकीय अधिकृतद्वारा तोक लगाउने ३) सम्बन्धित कर्मचारीले सिफारिशपत्र उपलब्ध गराउने	प्रमुख प्रशासकीय अधिकृत/ प्रशासन शाखा प्रमुख	सोहि दिन
६.	स्वीकृत योजनाको लागत अनुमानका लागि सर्भे गर्न	१) समितिको प्राविधिक सहयोग माग र लागत अनुमानका लागि आधिकारिक निर्णय सहितको पत्र २) स्वीकृत योजनाहरुको विवरण (नाम, कार्यान्वयन हुने स्थान, स्रोत, विनियोजित बजेट)	१) निवेदन दर्ता गर्ने २) प्रमुख प्रशासकीय अधिकृतद्वारा तोक लगाउने ३) इन्जिनियर/प्राविधिकले सर्भे गरी लागत अनुमान उपलब्ध गराउने	प्रमुख प्रशासकीय अधिकृत/इन्जिनियर/प्राविधिक	योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १५ दिन सम्म
७.	योजना सम्झौता गर्ने	१) उपभोक्ता भेलाको निर्णय प्रतिलिपि २) नियमानुसार उपभोक्ता समिति गठन ३) सम्बन्धित वडाको सिफारिश ४) स्वीकृत योजनाको लागत अनुमान ५) उपभोक्ता समितिको योजना सम्झौता	१) निवेदन दर्ता गर्ने २) तोक लगाउने ३) सम्बन्धित कर्मचारीले रीत पुगेको देखिएमा सम्झौता गर्ने	प्रमुख प्रशासकीय अधिकृत/योजना शाखा प्रमुख	सोही दिन वा कार्यचाप बढि भएको अवस्थामा अर्को दिन



झिमरुक गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
भ्यागुते, प्यूठान
नागरिक वडापत्र (Citizen Charter)

		सम्बन्धी निर्णय तथा कार्ययोजना			
८.	योजनाको अन्तिम मूल्याङ्कन	१) प्राविधिकको अन्तिम मूल्याङ्कन २) कार्य सम्पन्न प्रतिवेदन ३) सार्वजनिक लेखा परीक्षण प्रतिवेदन ४) ५ लाखभन्दा माथि भए सामाजिक परीक्षण प्रतिवेदन	१) निवेदन दर्ता गर्ने २) प्रमुख प्रशासकीय अधिकृतद्वारा तोक लगाउने ३) सम्बन्धित कर्मचारीले अन्तिम मूल्याङ्कन प्रमाणपत्र दिने	अध्यक्ष/उपाध्यक्ष / प्रमुख प्रशासकीय अधिकृत/इन्जिनियर/ योजना शाखा	योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १५ दिन सम्म
९.	स्वीकृत योजनाहरूको मूल्याङ्कन गर्न	१) योजना सम्पन्न गर्ने निकाय/उपभोक्ता समितिको अनुरोध पत्र २) उपभोक्ता समितिको निर्णयको प्रतिलिपी	१) निवेदन दर्ता गर्ने २) प्रमुख प्रशासकीय अधिकृतद्वारा तोक लगाउने ३) सम्बन्धित कर्मचारीले मूल्याङ्कन प्रमाणपत्र दिने	उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/इन्जिनियर/प्राविधिक	योजनाको प्रकृति र दूरी अनुसार ३ देखि १५ दिन सम्म
१०.	योजनाको जाँचपास फरफारक	१) कार्य सम्पन्न प्रतिवेदन २) नापी किताब, खर्चको बिल भरपाई ३) बिलको प्रकृति अनुसार कर चुक्ता प्रमाणपत्र/व्यवसाय नविकरण पत्र ३) उपभोक्ता समितिको फछ्यौटका लागि निर्णय प्रतिलिपि ४) योजनाको फोटो र प्रतिवेदन ५) अनुगमन समितिको सिफारिस ६) वडा कार्यालयको सिफारिश	१) निवेदन दर्ता गर्ने २) प्रमुख प्रशासकीय अधिकृतद्वारा तोक लगाउने ३) सम्बन्धित कर्मचारीले योजना जाँचपास फरफारक गरिदिने	गाउँ कार्यपालिका/उपाध्यक्ष/प्रमुख प्रशासकीय अधिकृत/तोकिएका कर्मचारी	सोही दिनभित्र



झिमरुक गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
भ्यागुते, प्यूठान
नागरिक वडापत्र (Citizen Charter)

		७) आयोजनामा लागेको खर्च (सार्वजनिक सूचना गरेको)				
११.	विद्यालय खोल्न तथा कक्षा थप	१) शिक्षा नियमावली अनुसूची १ बमोजिमको निवेदन २) शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपी ३) जग्गा वा भवन भाडामा लिने भए कम्तीमा ५ वर्षसम्मको लागि घर वा जग्गाधनीले बहालमा दिने सम्बन्धमा भएको कबुलियतनामाको प्रतिलिपी ४) प्रस्तावित विद्यालयको शैक्षिक नक्सा ५) सम्बन्धित वडाको सिफारिश ६) सबैभन्दा नजिकै कम्तीमा २ वटा छिमेकी विद्यालयको सहमति ७) विद्यालय व्यवस्थापन समितिको निर्णय ८) शिक्षा ऐन र नियमावली अनुसार अन्य आवश्यक कागजातहरू	१) निवेदन दर्ता २) तोक लगाउने ३) आवश्यक जाँचबुझ र अध्ययनपछि प्रभावकारिता देखिएमा अनुमति दिने।	गाउँ शिक्षा समिति/कार्यपालिका/प्रमुख प्रशासकीय अधिकृत/शिक्षा शाखा		



झिमरुक गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
भ्यागुते, प्यूठान
नागरिक वडापत्र (Citizen Charter)

१२.	घटना दर्ताको विवरण सच्याउने जन्म दर्ता प्रमाणपत्रमा संशोधन	<p>क) जन्म मिति सच्याउनको लागि</p> <p>(१) परीक्षा नियन्त्रण कार्यालयको प्रवेशिका परीक्षाको लब्धाङ्कपत्र (लब्धाङ्कपत्र जारी भएको मिति ६ महिना नाघेको हुनुपर्ने ।)</p> <p>र विद्यालयको चारित्रिक प्रमाणपत्रको प्रतिलिपी वा</p> <p>(२) अस्पतालमा जन्मेको बच्चाको हकमा अस्पतालले प्रदान गरेको जन्म प्रमाणपत्र वा</p> <p>(३) नाबालक परिचयपत्र वा</p> <p>(४) नागरिकताको प्रमाणपत्र वा</p> <p>(५) कुनै पनि प्रमाण खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहवरमा कम्तीमा ५ जना नेपाली नागरिकता प्राप्त व्यक्तिको सर्जिमिन मुचुल्का (सर्जिमिन मुचुल्का गर्नेहरुको नागरिकता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी अनिवार्य रूपमा संलग्न गर्नु पर्नेछ ।)</p>	<p>१) सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन सहित कागजातहरु पेश गर्ने ।</p> <p>२) स्थानीय पञ्जिकाधिकारीद्वारा गाउँ कार्यपालिकाको कार्यालयमा संशोधनका लागि सिफारिश सहित अनुरोध गर्ने ।</p> <p>३) गाउँपालिकामा निवेदन/पत्र दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p> <p>७) सिफारिश बमोजिम प्रमुख प्रशासकीय अधिकृतको अनुमति बमोजिमको विवरण सच्याउने</p>	प्रमुख प्रशासकीय अधिकृत/ वडा सचिव	उल्लिखित कागजात पेश गरेको मितिले ३ दिन भित्र
-----	--	--	--	--------------------------------------	--



झिमरुक गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
भ्यागुते, प्यूठान
नागरिक वडापत्र (Citizen Charter)

	<p>ख) जन्म दर्तामा नाम संशोधनको लागि</p> <p>(१) बच्चाको नाम संशोधन गर्नुपरेमा आमा र बाबुको निवेदन वा बच्चा र बाबु-आमाको सम्बन्ध खुलेको अन्य कागजात वा प्रमाणपत्र ।</p> <p>(२) नाम संशोधन गर्नु पर्ने व्यक्ति बालिग भएमा एस.एल.सी प्रमाणपत्र, विद्यालयको चारित्रिक प्रमाणपत्र वा बाबु आमासँग नाता खुल्ने अन्य आधिकारिक प्रमाणपत्र ।</p> <p>(३) आमा-बाबु वा बाजेको नाम संशोधन गर्नुपरेमा</p> <p>(क) सो सम्बन्धी आवश्यक कागजात नागरिकता, विवाह दर्ता प्रमाणपत्रमा वा एस.एल. सी. वा सोभन्दा माथिल्लो स्तरको शैक्षिक प्रमाणपत्रमा नाम खुलेको प्रमाणित कागजात र विद्यालयको चारित्रिक प्रमाणपत्र ।</p> <p>(ख) स्थानीय निकायबाट दुवै व्यक्ति</p>	<p>१) सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन सहित कागजातहरू पेश गर्ने ।</p> <p>२) स्थानीय पञ्जिकाधिकारीद्वारा गाउँ कार्यपालिकाको कार्यालयमा संशोधनका लागि सिफारिश सहित अनुरोध गर्ने ।</p> <p>३) गाउँपालिकामा निवेदन/पत्र दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p> <p>७) सिफारिश बमोजिम प्रमुख प्रशासकीय अधिकृतको अनुमति बमोजिमको विवरण सच्याउने</p>	<p>प्रमुख प्रशासकीय अधिकृत/ वडा सचिव</p>		
--	---	--	--	--	--



झिमरुक गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
भ्यागुते, प्यूठान
नागरिक वडापत्र (Citizen Charter)

		<p>एउटै हो भनी उल्लेख भएको कम्तीमा ५ जना नेपाली नागरिकता व्यक्तिको सर्जमिन मुचुल्का सहित सर्जमिनमा बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपी ।</p> <p>ग) जन्म स्थान सच्याउनु परेमा</p> <p>(१) विदेशमा जन्मिएको बच्चाको जन्मस्थान सच्याउनु परेमा उक्त देशको अस्पतालमा बच्चा जन्मिएको प्रमाणपत्र वा कागजात (प्रमाणपत्र अँग्रेजीमा नभएमा सो देशमा रहेको नेपाली नियोगबाट बच्चा सो देशमा जन्मिएको भनी प्रमाणित गरिएको कागजात) वा</p> <p>(२) उक्त देशमा बच्चाको जन्म दर्ता गरिएको प्रमाणपत्र (सम्बन्धित देशमा जन्म दर्ता गरेको भएमा उक्त प्रमाणपत्रको नेपाली नियोगबाट प्रमाणितनेपाली वा अङ्ग्रेजी भावानुवाद)</p>				
१३.	मृत्यु दर्तामा	क) नाम संशोधन	१) सम्बन्धित वडाको स्थानीय	प्रमुख प्रशासकीय अधिकृत/		



झिमरुक गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
भ्यागुते, प्यूठान
नागरिक वडापत्र (Citizen Charter)

	<p>संशोधनको लागि</p>	<p>(१) बाबु बाजे वा पति-पत्नी नाम संशोधन गर्नुपर्ने भएमा नाता खुल्ने नागरिकता प्रमाणपत्र आधिकारिकता खुल्ने अन्य प्रमाणपत्र जस्तै जग्गाधनी प्रमाणपूजा आदि ।</p> <p>(२) खुल्ने कागजात प्राप्त नभएको अवस्थामा स्थानीय तहको प्रतिनिधिको रोहवरमा गरिएको सर्जमिन मुचुल्का र सर्जमिनमा बस्नेका प्रमाणित नागरिकता प्रमाणपत्र</p> <p>(३) निवृत्तभरण प्रयोजनको लागि भएमा पेन्सन विवरणमा उल्लेख भएको पारिवारिक विवरण ।</p> <p>ख) मृत्यु मिति सच्याउने सम्बन्धमा</p> <p>(१) अस्पतालबाट जारीमृत्यु मिति उल्लेख भएको मृत्यु प्रमाणपत्र वा सरकारी निकायबाट मृत्यु मिति प्रमाणित गरिएको सिफारिश</p> <p>(२) स्थानीय तहको प्रतिनिधिको रोहवरमा गरिएको कम्तीमा ५ जनाको सर्जमिन</p>	<p>पञ्जिकाधिकारी समक्ष निवेदन सहित कागजातहरू पेश गर्ने ।</p> <p>२) स्थानीय पञ्जिकाधिकारीद्वारा गाउँ कार्यपालिकाको कार्यालयमा संशोधनका लागि सिफारिश सहित अनुरोध गर्ने ।</p> <p>३) गाउँपालिकामा निवेदन/पत्र दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p> <p>७) सिफारिश बमोजिम प्रमुख प्रशासकीय अधिकृतको अनुमति बमोजिमको विवरण सच्याउने</p>	<p>वडा सचिव</p>		
--	-----------------------------	---	--	-----------------	--	--



झिमरुक गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
भ्यागुते, प्यूठान
नागरिक वडापत्र (Citizen Charter)

		मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्र ।			
१४.	विवाह दर्ता माणपत्रमा संशोधन सम्बन्धमा	<p>क) दुलाहा-दुलहीको नाम संशोधन सम्बन्धमा:-</p> <ul style="list-style-type: none"> • विवाह दर्ता प्रमाणपत्रमा भएको नाम र संशोधन गर्नुपर्ने नाम एकै व्यक्तिको हो भन्ने आधिकारिक कागजात वा कम्तीमा ५ जनाको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्र र सम्बन्धित निकायले संशोधन गर्न उचित हो भनी गरेको सिफारिसपत्र । • दुलाहा-दुलहीको बाबु, बाजेको नाम संशोधन गर्न नाता खुलेको आधिकारिक प्रमाणपत्र वा स्थानीय तहको रोहवरमा गरिएको सर्जमिन मुचुल्का र सर्जमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपी <p>ख) विवाह मिति सच्याउने सम्बन्धमा - विवाह मिति सच्याउने आधिकारिक</p>	<p>१) सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन सहित कागजातहरू पेश गर्ने ।</p> <p>२) स्थानीय पञ्जिकाधिकारीद्वारा गाउँ कार्यपालिकाको कार्यालयमा संशोधनका लागि सिफारिश सहित अनुरोध गर्ने ।</p> <p>३) गाउँपालिकामा निवेदन/पत्र दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p> <p>७) सिफारिश बमोजिम प्रमुख प्रशासकीय अधिकृतको अनुमति बमोजिमको विवरण सच्याउने</p>	प्रमुख प्रशासकीय अधिकृत/ वडा सचिव	



झिमरुक गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
भ्यागुते, प्यूठान
नागरिक वडापत्र (Citizen Charter)

		कागजात, विवाह मिति फरक परेकोमा संशोधन गर्नुपर्ने कारण र विवाह मिति उल्लिखित भएको सर्जिमिन मुचुल्का र सर्जिमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्रको प्रतिलिपी			
१५.	सम्बन्ध विच्छेदसंशोधन	<p>(१) अदालतबाट भएको सम्बन्ध विच्छेदको प्रमाणपत्रको प्रमाणित प्रतिलिपी</p> <p>(२) नाता, जन्म खुलेका नागरिकता, नाता प्रमाणित वा अन्यकागजात</p> <p>(३) स्थायी ठेगानाको सम्बन्धमा नागरिकता प्रमाणपत्रमा उल्लेख भएको ठेगाना वा बसाइसराई गरी आएको प्रमाणपत्र</p> <p>(४) स्थानीय निकायका प्रतिनिधिको रोहवरमा भएको कम्तीमा ५ जनाको सर्जिमिन मुचुल्का र सर्जिमिन बस्नेको प्रमाणित नागरिकता प्रमाणपत्र।</p>	<p>१) सम्बन्धित वडाको स्थानीय पञ्जिकाधिकारी समक्ष निवेदन सहित कागजातहरू पेश गर्ने ।</p> <p>२) स्थानीय पञ्जिकाधिकारीद्वारा गाउँ कार्यपालिकाको कार्यालयमा संशोधनका लागि सिफारिश सहित अनुरोध गर्ने ।</p> <p>३) गाउँपालिकामा निवेदन/पत्र दर्ता गर्ने</p> <p>४) तोकिएको कर्मचारीले आवश्यकता अनुसार सर्जिमिन मुचुल्का तयार गरी सिफारिस तयार गर्ने</p> <p>५) निवेदकले तोकिएको शुल्क बुझाउने</p> <p>६) चलानी गरी निवेदकलाई सिफारिस उपलब्ध गराउने</p> <p>७) सिफारिश बमोजिम प्रमुख प्रशासकीय</p>	प्रमुख प्रशासकीय अधिकृत/ वडा सचिव	



झिमरुक गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
भ्यागुते, प्यूठान
नागरिक वडापत्र (Citizen Charter)

			अधिकृतको अनुमति बमोजिमको विवरण सच्याउने			
१६.	संघको नियम अनुसार औसधि उपचार सुबिधा संबन्धमा	१-अस्पतालको सिफारिस २-नागरिकताको प्रमाणपत्र/नाबालकको हकमा बालकको जन्मदर्ता ३-उपचार गराइरहेको रिपोर्ट ४-वडा कार्यालयको सिफारिस ५-ब्यक्तिको निबेदतन ६- ब्यक्तिगत बैंक खाता ।	१ अस्पतालले रोग निदान गरेको सिफारिस पेश गर्ने ।	सिफारिस समिति /स्वास्थ्य शाखा र प्रशासन शाखा		रित पुगेमा सोहि दिन
१७.	प्रदेश स्वास्थ्य उपचार विशेष आर्थिक सुबिधा सम्बन्धमा	१-अस्पतालको सिफारिस २-नागरिकताको प्रमाणपत्र/नाबालकको हकमा बालकको जन्मदर्ता ३-उपचार गराइरहेको रिपोर्ट ४-वडा कार्यालयको सिफारिस ५-ब्यक्तिको निबेदतन ६- ब्यक्तिगत बैंक खाता ।	१ अस्पतालले रोग निदान गरेको सिफारिस पेश गर्ने ।	सिफारिस समिति /स्वास्थ्य शाखा र प्रशासन शाखा		रित पुगेमा सोहि दिन
१८.	औसधि उपचार बापत मासिक उपलब्ध गराइने रकम – मृगौला डाइलासिस गराइरहेका	१-अस्पतालको सिफारिस २-नागरिकताको प्रमाणपत्र/नाबालकको हकमा बालकको जन्मदर्ता ३-उपचार गराइरहेको रिपोर्ट ४-वडा कार्यालयको सिफारिस ५-ब्यक्तिको निबेदतन	१.रित पुगेका कागजात	स्वास्थ्य शाखा प्रमुख / प्रमुख प्रशासकिय अधिकृत		रित पुगेमा सोहि दिन



झिमरुक गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
भ्यागुते, प्यूठान
नागरिक वडापत्र (Citizen Charter)

	बिमारी क्यान्सर रोग र मेरु दण्ड पक्षघात भएका रोगिलाइ प्रदान गरिने सेवा सम्बन्धमा	६- व्यक्तिगत बैक खाता ।				
१९.	दम तथा ब्रोन्काइटिस रोग उपचार बार्थिक सहूलियत उपचार सम्बन्धमा	१-अस्पतालको सिफारिस २-नागरिकताको प्रमाणपत्र/नाबालकको हकमा बालकको जन्मदर्ता ३-उपचार गराइरहेको रिपोर्ट ४-वडा कार्यालयको सिफारिस ५-ब्यक्तिको निबेदतन ६- व्यक्तिगत बैक खाता ।	१.रित पुगेका कागजात	स्वास्थ्य शाखा प्रमुख / प्रमुख प्रशासकिय अधिकृत		रित पुगेमा सोहि दिन
२०.	जलनको संघन सेवा सम्बन्धि उपचार सिफारिस	१.वडा कार्यालयको सीपैरिस २.गरिव परिवार परिचय पत्र	रित पुगेका कागजात			
२१.	घर नक्सा अबिलेखिकरण	१.जग्गाको लालपुर्जा २.ट्रेस नक्सा	१.जग्गाको लालपुर्जा पेश गर्ने २.ट्रेस नक्सा पेश गर्ने	पुर्वाधा तथा भवन नियमन शाखा/ प्रमुख प्रशासकिय		रित पुगेमा ३ दिन देखि १५



झिमरुक गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
भ्यागुते, प्यूठान
नागरिक वडापत्र (Citizen Charter)

		३.निवेदन ४. वडा सिफारिस ५.चार किल्ला प्रमाणित ६.अघिल्लो बर्षको तिरो तिरेको रसिद ७.बिस्तृत इन्जिनियरिङ्ग नक्सा ८. नागरिकताको प्रमाण पत्रको प्रतिलिपि	३.निवेदन उपलब्ध गराउने ४. वडा सिफारिस सिफारिस पेश गर्ने ५.चार किल्ला प्रमाणित ६.अघिल्लो बर्षको तिरो तिरेको रसिद ७.बिस्तृत इन्जिनियरिङ्ग नक्सा ८. नागरिकताको प्रमाण पत्रको प्रतिलिपि	अधिकृत		दिन सम्म
२२.	राजस्व भुक्तानि सम्बन्धि	१.झिमरुक गाउँपालिकाको आर्थिक ऐनमा ब्यबस्था भए बमोजिमका बिभिन्न शिर्षकहरुमा ऐन तथा कार्य बिधिले तोके अनुसारका कागजात तथा प्रमाण पेश गर्नु पर्ने	रितपुगि प्राप्त हुन आउका कागजात तथा प्रमाण हरुपेश गर्नु पर्ने।	राजस्व शाखा/ प्रमुख प्रशासकिय अधिकृत		रित पुगेमा सोहिदिन
२३.	पशुपन्डि उपचार सेवा पशुपन्डि खोप सेवा प्रयोग शाला सेवा गोबर परिक्षण शब परिक्षण	१. रोगको प्रकृति अनुसार बिरामि पशुपन्डि सहित सम्बन्धित कृषक २.ऐनमा तोके अनुसारको रोग तथा पशुको संख्या अनुसार राजस्व तिरेको रसिद	१.सम्बन्धित कृषक उपस्थित भइ मौखिक तथा लिखित निवेदन पेश गर्ने।	पशु पन्डि विकास शाखा/प्रमुख प्रशासकिय अधिकृत		रोगको प्रकृति हेरि अवशस्था अनुसार
२४.	क. कृषक समुह दर्ता	१.रित पुगेको निवेदन २.बस्ति भेला भइ समुह दर्ताको लागि गरिएको निर्णय ३.समुहको बिधान प्रमाणित २ प्रति ४. समुहको ७ जना सदस्यको नागरिकता प्रतिलिपि ५ सम्बन्धित वडा कार्यालयको सिफारिस	१.रित पुगेको निवेदन उपलब्ध गराउने २.बस्ति भेला भइ समुह दर्ताको लागि गरिएको निर्णय उपलब्ध गराउने ३.समुहको बिधान प्रमाणित २ प्रति उपलब्ध गराउने ४. समुहको ७ जना सदस्यको नागरिकता प्रतिलिपि उपलब्ध गराउने	कृषि विकास शाखा प्रमुख / प्रमुख प्रशासकिय अधिकृत		रित पुगेकागजात पेश भएमा सोहिदिन



झिमरुक गाउँपालिका
गाउँ कार्यपालिकाको कार्यालय
भ्यागुते, प्यूठान
नागरिक वडापत्र (Citizen Charter)

		<p>६.समुहको छाप</p> <p>७.समुहको विवरण</p> <p>८. ऐनमा उल्लेख भए बमोजिमको राजस्व तिरेको रसिद</p>	<p>५ सम्बन्धित वडा कार्यालयको सिफारिस</p> <p>६.समुहको छाप उपलब्ध गराउने</p> <p>७.समुहको विवरण उपलब्ध गराउने</p> <p>८. ऐनमा उल्लेख भए बमोजिमको राजस्व तिरेको रसिद उपलब्ध गराउने</p>			
२५.	ख. कृषक समुह नबिकरण	<p>१.रित पुगेको निवेदन</p> <p>२.समुह नबिकरणका लागि गरिएको निर्णयको प्रतिलिपि</p> <p>३.समुह विवरण फारम</p> <p>४.समुह पदाधिकारिहरूको नागरिकता को प्रतिलिपि</p> <p>५.समुह छाप</p> <p>६. समुह दर्ता प्माण पत्र</p>	<p>१.रित पुगेको निवेदन उपलब्ध गराउनु पर्ने</p> <p>२.समुह नबिकरणका लागि गरिएको निर्णयको प्रतिलिपि उपलब्ध गराउनु पर्ने</p> <p>३.समुह विवरण फारम उपलब्ध गराउनु पर्ने</p> <p>४.समुह पदाधिकारिहरूको नागरिकता को प्रतिलिपि उपलब्ध गराउनु पर्ने</p> <p>५.समुह छाप उपलब्ध गराउनु पर्ने</p> <p>६. समुह दर्ता प्माण पत्र उपलब्ध गराउनु पर्ने</p>	कृषि विकास शाखा प्रमुख / प्रमुख प्रशासकिय अधिकृत		रित पुगेकागजात पेश भएमा सोहिदिन